



आ.व. २०७२/०७३ को संक्षिप्त वार्षिक आर्थिक विवरण

एन आई सी एशिया बैंक लिमिटेड

रजिस्टर्ड कार्यालय
ट्रेड टावर नेपाल, थापाथली, काठमाडौं
फोन नं: ९७७-१-५११११७७/७८/७९,
फ्याक्स: ९७७-१-५११११८०

एन आई सी एशिया बैंक लिमिटेडको उन्नाइसौं वार्षिक साधारण सभाको सूचना

रजिष्टर्ड कार्यालय, ट्रेड टावर नेपाल, थापाथली, काठमाडौं

मिति २०७३ साल भाद्र २६ मा बसेको यस बैंकको सञ्चालक समितिको २८१ औं बैठकको निर्णयानुसार बैंकको उन्नाइसौं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा निम्न विषयहरूमा छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा सम्पूर्ण शेयरधनी महानुभावहरूको जानकारी एवम् उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।

सभा बस्ने मिति, समय र स्थान

मिति: २०७३ साल आश्विन १८ गते मंगलवार (तदनुसार ४ अक्टोबर, २०१६)

समय: विहान १०:०० बजे ।

स्थान: अमृत भोग, कालिकास्थान, काठमाण्डौ ।

छलफल तथा निर्णयका लागि निर्धारित विषय सूची

क) सामान्य प्रस्ताव

- आर्थिक वर्ष २०७२/७३ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने ।
- लेखापरीक्षकको प्रतिवेदन सहित २०७३ आषाढ मसान्तसम्मको वासलात र आ.व. २०७२/७३ को नाफा-नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने ।
- लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७३/७४ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने । (बहालवाला लेखापरीक्षक श्री जि.पि. राजवाहक एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्स कम्पनी ऐन, २०६३ को दफा १११(३) बमोजिम पुनः नियुक्त हुन सक्नुहुन्न ।)

(ख) विशेष प्रस्ताव

- सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको २६% का दरले हुने रु.१,२०,०८,८०,१५८ / (अक्षरेपी एक अर्ब बीस करोड आठ लाख असी हजार एक सय अठ्ठाउन्न रुपैया मात्र) बोनस शेयर वितरण गर्न र सोमा लाग्ने कर प्रयोजनको लागि रु.६,३२,०४,२१९ / (अक्षरेपी छ करोड बत्तीस लाख चार हजार दुई सय उन्नाइस रुपैया मात्र) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने ।
- विशेष प्रस्ताव नं. १ बमोजिम बोनस शेयर वितरण गरे पश्चात शेयरधनीहरूको नाममा कायम हुने चुक्ता पूँजीको १५ प्रतिशत (१:०.१५) हकप्रद शेयर जारी गर्ने र सो सम्बन्धमा आवश्यक जे जो गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने ।
- निम्नानुसारको विषयहरू अनुरूप प्रबन्धपत्र/नियमावलीमा संशोधन/थप गर्ने :
 - बैंकको उद्देश्य प्राप्तिको लागि गरिने कामहरू थप गर्ने ।
 - बैंकको अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजी वृद्धि गर्ने ।
 - संचालकहरूको पारिश्रमिक, भत्ता र सुविधा वृद्धि गर्ने ।
- यस बैंकको संचालक समितिमा रिक्त संस्थापक शेयरधनी समुहबाट निर्वाचित हुने १ र सर्वसाधारण शेयरधनी समुहबाट निर्वाचित हुने १ गरी कुल २ जनाको संचालक पद रिक्त रहेकोमा कम्पनी ऐन, २०६३ मा भएको व्यवस्था बमोजिम संचालक समितिले साधारण सभाबाट अनुमोदन गराउने गरी निवर्तमान संचालकहरूको बाँकी पदावधिको लागि संस्थापक शेयरधनीहरूको तर्फबाट श्री प्रकाश विक्रम खत्री र सर्वसाधारण समूहको तर्फबाट श्री गोविन्द लाल संघईलाई संचालक नियुक्ति गरिएकोमा सो को अनुमोदन गर्ने ।
- प्रबन्धपत्र र नियमावली संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने ।
- बैंकले एक वा एकभन्दा बढि उपयुक्त बैंक/वित्तीय संस्थाहरू गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति गर्ने (एक्विजिसन) प्रयोजनको लागि उपयुक्त बैंक/वित्तीय संस्थाहरू पहिचान गर्ने, वैदेशिक रणनीतिक साझेदार भित्र्याउने, समझदारीपत्र (मेमोरेण्डम अफ अण्डरस्टेण्डिङ्ग) मा हस्ताक्षर गर्ने सोका आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन गर्ने, सम्पत्ति तथा दायित्वहरूको मूल्यांकन (ड्यु डेलिजेन्स अडिट) गर्न परामर्शदाता, मूल्यांकनकर्ता तथा लेखापरीक्षकहरू नियुक्त गर्ने तथा गाभ्ने/गाभिने तथा प्राप्तिसँग सम्बन्धित प्रचलित कानून तथा निर्देशनहरू बमोजिम अपनाउनुपर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रक्रियाहरू पूरा गरी अन्तिम स्वीकृति लिने तथा सो सन्दर्भमा नियामक निकायहरूबाट निर्देशन गरे बमोजिमका विवरण उपलब्ध गराउने लगायतका कार्य गर्न गराउन संचालक समितिलाई सम्पूर्ण अख्तियारी दिने ।

(ग) विविध ।

आज्ञाले,

दिनेश भारी
कम्पनी सचिव

साधारण सभा सम्बन्धी अन्य जानकारी

- १) सम्पूर्ण शेयरधनी महानुभावहरूलाई शेयरधनी लगतमा कायम रहेको निजहरूको ठेगानामा साधारणसभाको सूचना र बैंकको वार्षिक संक्षिप्त आर्थिक विवरण पठाइने व्यवस्था गरिएको छ । ठेगाना पूरा नभएका तथा उक्त कागजात प्राप्त नगर्नु हुने शेयरधनी महानुभावहरूले वार्षिक आर्थिक विवरण, सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन निरीक्षण गर्न यस बैंकको कुनै पनि शाखा कार्यालयहरूमा सम्पर्क गर्न सक्नुहुनेछ । साथै सो सम्बन्धि जानकारी यस बैंकको वेबसाइट www.nicasiabank.com मा समेत उपलब्ध गराइनेछ ।
- २) वार्षिक साधारण सभामा भाग लिन इच्छुक शेयरधनी महानुभावहरूले शेयर प्रमाणपत्र/हितग्राही खाता (De-MAT) खोलिएको प्रमाण र आफ्नो परिचय खुल्ने प्रमाण वा सोको प्रतिलिपि (जस्तै नागरिकता प्रमाणपत्र वा अन्य कुनै फोटो सहितको परिचयपत्र) अनिवार्य रूपमा साथमा लिई आउनु हुन अनुरोध छ, अन्यथा सभा कक्ष भित्र प्रवेश गर्न पाइने छैन । सभामा भाग लिन प्रत्येक शेयरधनी महानुभावले सभा हुने स्थानमा उपस्थित भई सभास्थलमा रहेको हाजिरी पुस्तिकामा दस्तखत गर्नुपर्नेछ । हाजिरी पुस्तिका विहान ९:०० बजे देखि सभा चालु रहन्जेलसम्म खुल्ला रहनेछ ।
- ३) साधारण सभामा भाग लिन प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीहरूले बैंकको अर्को शेयरधनीलाई मात्र प्रतिनिधि नियुक्त गर्न सक्नुहुनेछ । एकै शेयरधनीले एक भन्दा बढीलाई प्रतिनिधि मुकरर गरेमा बैंकको रजिष्टर्ड कार्यालयमा प्राप्त भई दर्ता भएको पहिलो प्रोक्सी मात्र मान्य हुनेछ । प्रचलित कम्पनी कानूनले तोकेको ढाँचामा प्रतिनिधिपत्र (प्रोक्सी) फारम भरी सभा शुरु हुनुभन्दा कम्तीमा ४८ घण्टा अगावै अर्थात् मिति २०७३/६/१६ गते विहान १०:०० बजे भित्र बैंकको रजिष्टर्ड कार्यालय, ट्रेड टावर थापाथली काठमाडौंमा दर्ता गराईसक्नुपर्नेछ ।
- ४) नाबालक वा मानसिक सन्तुलन ठीक नभएको शेयरधनीहरूको तर्फबाट बैंकको शेयर लगत दर्ता किताबमा नाम दर्ता भइरहेको महानुभावहरूले सभामा भाग लिन, मतदान गर्न वा प्रतिनिधि तोक्न सक्नु हुनेछ ।
- ५) संयुक्त रूपमा शेयर खरिद गरिएको अवस्थामा शेयरधनीको लगत दर्ता किताबमा पहिले नाम उल्लेख भएको व्यक्ति अथवा सर्वसम्मतबाट प्रतिनिधि नियुक्त गरिएको एक व्यक्तिले मात्र सभामा भाग लिन र मतदान गर्न पाउनुहुनेछ ।
- ६) सभामा भाग लिन प्रतिनिधि नियुक्त गरिसकेपछि सम्बन्धित शेयरधनीले आफैले भाग लिन वा प्रतिनिधि फेरबदल गर्न चाहेमा सभा शुरु हुनुभन्दा कम्तीमा ३६ घण्टा अगावै सोको सूचना बैंकको रजिष्टर्ड कार्यालय, ट्रेड टावर, थापाथली, काठमाडौंमा दर्ता गरिसक्नुपर्नेछ, अन्यथा प्रतिनिधि फेरबदल हुन सक्ने छैन । तर सभामा सम्बन्धित शेयरधनी स्वयं उपस्थित हुन आएमा शेयरधनीले गरिदिएको अख्तियारनामा स्वतः बदर हुनेछ ।
- ७) छलफलको विषय मध्ये विविध शीर्षक अन्तर्गत केही जिज्ञासा भए इच्छुक शेयरधनीले सभा हुनुभन्दा ७ दिन अगावै सो विषय कम्पनी सचिव मार्फत संचालक समितिको अध्यक्षलाई लिखित रूपमा दिनुहुन अनुरोध छ ।
- ८) वार्षिक साधारण सभालाई ध्यानमा राखी मिति २०७३/६/५ गते देखि २०७३/६/१८ गतेसम्म बैंकको शेयर दाखिल खारेज दर्ता बन्द रहनेछ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा मिति २०७३/६/५ गते भन्दा अगाडि कारोवार भई ७ कार्य दिन भित्र यस बैंकको शेयर रजिष्ट्रार सिभिल क्यापिटल मार्केट लिमिटेड, कमलादी, काठमाडौंमा प्राप्त शेयर नामसारीको लिखतको आधारमा शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरूले सो सभामा भाग लिन, मतदान गर्न, बोनस शेयर तथा नगद लाभांश पाउन सक्नु हुनेछ ।
- ९) सुरक्षाको दृष्टिकोणले शेयरधनी महानुभावहरू सभा स्थलमा आउँदा भोला, ब्याग जस्ता वस्तुहरू नलिई आउनु हुन अनुरोध छ । आवश्यक देखिएमा सुरक्षाकर्मीले जाँच गर्न सक्ने हुँदा सो कार्यमा सहयोग गरिदिनु हुन समेत अनुरोध गरिन्छ ।
- १०) अन्य जानकारीको लागि बैंकको रजिष्टर्ड कार्यालय, ट्रेड टावर नेपाल, थापाथली, काठमाडौं स्थित कम्पनी सचिवको कार्यालय (टेलिफोन नं. ०१-५११११७७/७८) मा सम्पर्क राख्न समेत अनुरोध गरिन्छ ।

आर्थिक वर्ष २०७२/७३ को कारोवारको सिंहावलोकन

आर्थिक वर्ष २०७२/७३ को समीक्षा गर्दा बैंकको प्रगति समग्रमा निम्न अनुसार रहेको छ ।

रु. दश लाखमा

शीर्षक	आषाढ मसान्त २०७३	आषाढ मसान्त २०७२	वृद्धि (प्रतिशतमा)
चुक्ता पूँजी	५,७७६	३,६९५	५६
निक्षेप	६९,४८८	५३,४४७	३०
कर्जा सापट	१,८५०	—	—
कुल कर्जा	५९,४९९	४३,३३०	३७
लगानी	१२,८९०	१०,९२४	२७
कुल सम्पत्ति	८०,४५७	६०,५९९	३३
सञ्चालन मुनाफा (सम्भावित नोक्सानी व्यवस्था अधिको)	१,५६०	१,२२८	२७
खुद नाफा	१,०६७	६८०	५७
खुद नाफा/कुल सम्पत्ति (प्रतिशत)	१.५१	१.२१	२५
खुद नाफा/नेटवर्थ (प्रतिशत)	१६.५०	१३.०५	२६
निष्कृत कर्जा/कुल कर्जा	०.७६	२.०७	(६३)
अनुपात (%)			
प्रति शेयर आमदानी (रु)	२८.३१	२५.५९	११

समीक्षा अवधिमा बैंकको कुल कर्जा ३७ प्रतिशतले वृद्धि भई रु.५९.५० अर्ब पुगेको छ भने निक्षेप ३० प्रतिशतले वृद्धि भई रु.६९.४९ अर्ब पुगेको छ । यसै गरी बैंकको कुल सम्पत्ति ३३ प्रतिशतले वृद्धि भई रु.८०.४६ अर्ब पुगेको छ ।

घट्दो व्याजदर अन्तर तथा बढ्दो सञ्चालन खर्चका बावजुद पनि कुल कर्जा ३७ प्रतिशतले वृद्धि भएको हुनाले समीक्षा वर्षमा बैंकले कर्जा, निक्षेप तथा अन्य आमदानीमा बैंकिङ क्षेत्रको औसत वृद्धिदर भन्दा केही माथि वृद्धि हासिल गर्दै सञ्चालन मुनाफा तथा खुद मुनाफामा भने क्रमशः २८ र ५७ प्रतिशतले वृद्धि गरी क्रमशः रु.१.५६ अर्ब तथा रु. १.०७ अर्ब कायम गर्न सफल भएको छ । समीक्षा अवधिमा बैंकको स्व:पूँजीमा प्रतिफल र सम्पत्तिमा प्रतिफल क्रमशः १६.५० प्रतिशत र १.५१ प्रतिशत रहेको छ, जुन गत वर्ष क्रमशः १३.०५ प्रतिशत र १.२१ प्रतिशत रहेको थियो । त्यसैगरी, समीक्षा अवधिमा बैंकको प्रति शेयर आमदानी गत वर्षको रु. २५.५९ मा ११ प्रतिशतले वृद्धि भई रु.२८.३१ पुगेको छ ।

भविष्यका सम्बन्धमा योजना

यस वर्ष बैंकको कार्य क्षेत्र तथा सञ्जाल विस्तार तथा व्यवस्थापनका लागि आवश्यक उचित दिशानिर्देश तथा वैज्ञानिक प्रणाली अवलम्बन गर्नका लागि Footprint विस्तार तथा व्यवस्थापन नीति २०१६ “Footprint expansion and Management Policy 2016” बैंकको सञ्चालक समितिबाट पारित गराई लागू गरेको छ ।

बैंकले चालु आर्थिक वर्षमा चालीस वटा नयाँ शाखा विस्तार गर्ने र सोही अनुपातमा ATM थप गर्ने लक्ष्य राखेको छ । यसरी विस्तारित शाखा सञ्जालले देशको सुगम क्षेत्रमा मात्र नभई दुर्गम क्षेत्रमा समेत बैंकिङ सुविधाको पहुँच पुग्ने र नेपाल सरकारले अवलम्बन गरेको वित्तीय समावेशीता कार्यक्रम (Financial Inclusiveness Program) मा समेत टेवा पुग्ने बैंकको ठहर छ ।

साथै चालु आर्थिक वर्षको कार्तिक मसान्त सम्म बैंकले बटार, अत्तरिया, पुष्पलाल चोक विराटनगर, उर्लावारी, जितपुर, कावासोती, दलदले, बाग्लुङ्ग, फिदिम, कुश्मा, लेखनाथ र विरौटा गरी १२ वटा नयाँ शाखा खोल्ने निर्णय भइसकेको छ, जसमध्ये ११ वटा शाखाको निर्माण कार्य भइरहेको छ र चालु वर्षको पहिलो त्रैमास सम्ममा सबै १२ वटै शाखा खोल्ने लक्ष्य राखेको छ ।

बैंकले सदा भै समय सापेक्ष आफ्ना सेवाग्राहीको माग बमोजिम नयाँ तथा परिमार्जित सेवाहरु सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकको चाहना अनुरूप ग्राहकवर्ग समक्ष नवीनतम, भरपर्दो तथा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ । यसको निमित्त प्रविधिमा भइरहेको विकास, ग्राहकवर्गको आवश्यकता, व्यापार व्यवसायमा भएका परिवर्तन आवश्यक सिर्जना आदि पक्षहरुको मूल्याङ्कन गरी आफ्नो जनशक्तिलाई सक्षम बनाउँदै उपभोक्ता वर्गलाई समय सापेक्ष सेवा प्रदान गर्नको निमित्त बैंकले अनुसन्धान तथा विकासको निरन्तरलाई संस्थाको एक विशिष्ट पक्षको रूपमा ग्रहण गरेको छ । ग्राहक सेवामा सुधार ल्याउनको निमित्त जनशक्ति तथा प्रविधिमा बैंकले अधिकतम लगानी गर्दै आएको छ ।

लाभांश बाँडफाँड गर्न सिफारिस गरिएको रकम

मिति २०७३/०५/२६ मा बसेको सञ्चालक समितिको २८१ औं बैठकले रु १,२६,४०,८४,३७७/- (अक्षरेपी रुपैयाँ एक अर्ब छब्बीस करोड चालीस लाख चौरासी हजार तीन सय सत्तहतर मात्र) अर्थात चुक्ता पूँजीको २७.३७ प्रतिशत (१.३७ प्रतिशत नगद तथा २६ प्रतिशत शेयर लाभांश) प्रस्ताव गरेको छ ।

वासलात

३१ आषाढ २०७३ (१५ जुलाई २०१६) मसान्तको वासलात



पूँजी तथा दायित्व	अनुसूची	यस वर्ष (रु)	गत वर्ष (रु)
१. शेयर पूँजी	१	५,७७,६२,५४,४३०	३,६९,५०,१५,८७२
२. जगेडा तथा कोषहरु	२	१,६०,६५,९०,२८७	१,८०,३७,६८,४३३
३. ऋणपत्र तथा बण्ड	३	५०,००,००,०००	५०,००,००,०००
४. तिर्न बाँकी कर्जा सापटी	४	१,८५,००,००,०००	-
५. निक्षेप दायित्व	५	६९,४८,७९,९७,२६५	५३,४७,७१,८४,२३९
६. भुक्तानी दिनुपर्ने विलहरु	६	९,१४,३८,५९४	४,१०,१७,९८६
७. प्रस्तावित नगद लाभांश		६,३२,०४,२१९	५,४५,६४,७९३
८. आयकर दायित्व		-	८२,२२५
९. अन्य दायित्व	७	१,०८,१०,३४,९६४	९४,७७,६५,६६७
कुल पूँजी तथा दायित्व		८०,४५,६५,१९,७५९	६०,५१,९३,९९,२१५

सम्पत्ति	अनुसूची	यस वर्ष रु	गत वर्ष रु
१. नगद मौज्दात	८	१,१६,८२,७४,६३५	१,०४,१५,६६,५४१
२. नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात	९	४,३९,६१,६०,११३	४,७६,२९,५५,०४९
३. बैंक / वित्तीय संस्थामा रहेको मौज्दात	१०	२,१६,५०,१६,१७१	८६,७९,९२,४०८
४. माग तथा अल्प सूचनामा प्राप्त हुने रकम	११	-	-
५. लगानी	१२	१२,८८,९८,१५,४२७	१०,१२,४०,८०,६९०
६. कर्जा सापटी तथा विल खरिद	१३	५८,४५,१३,७५,९६७	४२,१४,४३,३६,६८८
७. स्थिर सम्पत्ति	१४	५३,७४,०३,६६०	५६,६८,६५,७६२
८. गैर बैकिङ्ग सम्पत्ति	१५	-	-
९. अन्य सम्पत्ति	१६	८४,८४,७३,७८५	१,०१,१६,०२,०७७
कुल सम्पत्ति		८०,४५,६५,१९,७५९	६०,५१,९३,९९,२१५

नाफा-नोक्सान हिसाव

१ श्रावण २०७२ देखि ३१ आषाढ २०७३ सम्म (१७ जुलाई २०१५ देखि १५ जुलाई २०१६)



विवरण	अनुसूची	चालु वर्ष २०७२/७३	गत वर्ष २०७१/७२
१. व्याज आम्दानी	१८	४,४०,१९,११,११७	३,९१,७७,५९,४५८
२. व्याज खर्च	१९	२,४४,४१,७६,२५२	२,३४,०२,८७,७४०
खुद व्याज आम्दानी		१,९५,७७,३४,८६५	१,५७,७४,७१,७१८
३. कमिशन तथा डिस्काउण्ट	२०	१४,३६,८६,८५७	१३,१६,२३,५१४
४. अन्य सञ्चालन आम्दानी	२१	३४,४३,१९,२६३	२६,६७,१२,७६५
५. सटही घटबढ आम्दानी	२२	१६,७५,०७,६३०	१२,६४,०२,९४५
कुल सञ्चालन आम्दानी		२,६१,३२,४८,६१५	२,१०,२२,१०,९४२
६. कर्मचारी खर्च	२३	५४,३३,१९,१९०	४२,१७,७७,५९५
७. अन्य सञ्चालन खर्च	२४	५०,९८,९०,८३३	४५,१८,२०,६२९
८. सटही घटबढ नोक्सान	२२	-	-
सम्भावित नोक्सानी व्यवस्था अधिको सञ्चालन मुनाफा		१,५६,००,३८,५९२	१,२२,८६,१२,७१९
९. सम्भावित नोक्सानी व्यवस्थाहरु	२५	१९,०४,७५,४१२	३६,०३,७८,६६७
सञ्चालन मुनाफा		१,३६,९५,६३,१८०	८६,८२,३४,०५२
१०. गैह्र संचालन आम्दानी/(नोक्सान)	२६	२,८२,००,८५७	१,३४,१३,४४३
११. सम्भावित नोक्सानी व्यवस्था बाट फिर्ता	२७	३३,५३,३१,४४७	१८,३०,७३,३३६
नियमित कारोवारबाट मुनाफा		१,७३,३०,९५,४८४	१,०६,४७,२०,८३०
१२. असामान्य कारोवारहरुबाट भएको आम्दानी/(खर्च)	२८	(४,७१,२८,३४९)	३०,३८,६७९
सम्पूर्ण कारोवार समावेश पछिको खुद मुनाफा		१,६८,५९,६७,१३४	१,०६,७७,५९,५१०
१३. कर्मचारी बोनस व्यवस्था		१५,३२,६९,७३९	९,७०,६९,०४६
१४. आयकर व्यवस्था		४६,५७,९१,१६३	२९,०३,७३,३६३
यस वर्षको कर व्यवस्था		४६,२९,०१,०७८	२८,७१,२१,२९२
स्थगन कर (आम्दानी) / खर्च		(६१,०९,९१५)	३२,५२,०७१
गत वर्षको थप कर		९०,००,०००	-
खुद नाफा		१,०६,६९,०६,२३२	६८,०३,१७,१०१

नगद प्रवाह विवरण

१ श्रावण २०७२ देखि ३१ आषाढ २०७३ सम्म (१७ जुलाई २०१५ देखि १५ जुलाई २०१६)



विवरण	यस वर्ष रु. मा	गत वर्ष रु. मा
क. कारोबार सञ्चालनबाट नगद प्रवाह		
१. नगद प्राप्ति	४,८७,०९,२७,८६९	४,३०,४०,१५,९०९
१.१ व्याज आम्दानी	४,२१,८१,२२,५८५	३,७६,९८,७७,०८२
१.२ कमिशन तथा डिस्काउन्ट आम्दानी	१३,१८,५७,६९३	१४,१०,२३,११६
१.३ विदेशी विनिमय कारोबारबाट आम्दानी	१६,७५,०७,६३०	१२,६४,०२,९४५
१.४ अपलेखित कर्जाको असुली	-	-
१.५ अन्य आम्दानी	३५,३४,३९,९६१	२६,६७,१२,७६५
२. नगद भुक्तानी	(३,७८,९८,०५,८२४)	(३,३९,५०,३९,७२७)
२.१ व्याज खर्च	(२,२६,७८,५६,३७०)	(२,२३,६५,९३,५३४)
२.२ कर्मचारी खर्च	(६३,३८,५८,७१४)	(५५,०९,५१,२६४)
२.३ कार्यालय सञ्चालन खर्च	(४०,५९,३५,२०५)	(३४,०३,७४,५२४)
२.४ आयकर भुक्तानी	(४८,२१,५५,५३५)	(२६,७१,२०,४०६)
२.५ अन्य खर्च	-	-
कार्यगत पूँजी गतिविधि अधिको नगद प्रवाह	१,०८,११,२२,०४५	९०,८९,७६,१८१
सञ्चालन सम्बन्धी चालु सम्पत्तिमा कमी / (वृद्धि)	(१५,५०,७२,७७,५५९)	(८,५४,९३,९८,०१७)
१. माग तथा अल्प सूचनामा प्राप्त हुने रकममा कमी / (वृद्धि)	-	-
२. अन्य अल्पकालीन लगानीमा कमी / (वृद्धि)	४८,७०,२९,४७८	(२,४६,२३,४६,९८३)
३. कर्जा तथा विल्स खरीदमा कमी / (वृद्धि)	(१६,२१,५९,३१,७८५)	(६,०२,५८,१८,९००)
४. अन्य सम्पत्तिमा कमी / (वृद्धि)	२२,१६,२४,७४८	(६,१२,३२,१३४)
सञ्चालन सम्बन्धी चालु दायित्वमा (कमी) / वृद्धि	१७,८६,५४,१९,७१९	८,६१,१८,०१,९२७
१. निक्षेप दायित्वमा (कमी) / वृद्धि	१६,०१,०८,१३,०२६	८,४९,२९,६५,७७२
२. सर्टिफिकेट अफ डिपोजिटमा (कमी) / वृद्धि	-	-
३. अल्पकालीन सापटीमा (कमी) / वृद्धि	१,८५,००,००,०००	-
४. अन्य दायित्वमा (कमी) / वृद्धि	४६,०६,६९२	११,८८,३६,१५५
कारोबार सञ्चालनबाट भएको कुल नगद प्रवाह	३,४३,९२,६४,२०४	९७,१३,८०,०९२
ख. लगानी कारोबारमा नगद प्रवाह		
१. दीर्घकालीन लगानीमा कमी / (वृद्धि)	(३,२५,२४,३१,८७०)	(१,१९,१५,९२,०७०)
२. स्थिर सम्पत्ति कमी / (वृद्धि)	(७,३१,६८,३५१)	(१५,८२,०९,५३८)
३. दीर्घकालीन लगानीमा व्याज आम्दानी	१३,६०,५२,३६३	१६,७३,३३,४८२
४. लाभांश आम्दानी	१,८५,८९,८९७	१,०१,७१,२३६
५. अन्य	१,०९,७४,७९३	४,४३,१७,०४९
लगानी कारोबारबाट भएको कुल नगद प्रवाह	(३,१५,९९,८३,९६८)	(१,१२,७९,७९,८४०)
ग. वित्तीय श्रोत कारोबारबाट नगद प्रवाह		
१. दीर्घकालीन ऋण मा (कमी) / वृद्धि	-	-
(वण्ड, डिबेन्चर आदि)		
२. शेयर पूँजीमा (कमी) / वृद्धि	८८,०३,५८,४००	-
३. अन्य दायित्वमा (कमी) / वृद्धि	(३,६२,५०,०००)	(२,४३,८१,८४९)
४. लाभांश भुक्तानी	(६,६४,५२,५१५)	(३२,९८,९५,१७५)
वित्तीय कारोबारबाट भएको नगद प्रवाह	७७,७६,५५,८८५	(३५,४२,७७,०२४)
घ. नगद तथा बैंक मौज्दातको विनिमय दरमा भएको फरकबाट आम्दानी/खर्च	-	-
ङ. यस वर्ष सम्पूर्ण गतिविधिबाट नगद प्रवाह (क+ख+ग+घ)	१,०५,६९,३६,९२२	(५१,०८,७६,७७२)
च. नगद तथा बैंकमा रहेको शुरु मौज्दात	६,६७,२५,१३,९९८	७,१८,३३,९०,७७०
छ. नगद तथा बैंकमा रहेको अन्तिम मौज्दात	७,७२,९४,५०,९२०	६,६७,२५,१३,९९८

नाफा नोक्सान बाँडफाँड हिसाब

आर्थिक वर्ष २०७२/७३ को



विवरण	चालु वर्ष २०७२/७३	गत वर्ष २०७१/७२
आम्दानी		
१. गत वर्षसम्मको सञ्चित मुनाफा	४,१०,४१,८६८	१७,०७,१४,२२०
२. यस वर्षको खुद नाफा	१,०६,६९,०६,२३२	६८,०३,१७,१०१
३. पूँजी समायोजन कोषबाट फिर्ता	१,४०,००,०००	-
५. स्थगन कर जगेडा कोष	-	३२,५२,०७१
६. पूँजीगत जगेडा कोषबाट फिर्ता	५४,८०,९१,५८४	४५,१९,०८,४१६
७. शेयर प्रिमियमबाट फिर्ता	-	६,७८,३८,४११
जम्मा	१,६७,००,३९,६८४	१,३७,४०,३०,२१९
खर्च		
१. गत वर्षसम्मको सञ्चित नोक्सान	-	-
२. यस वर्षको नोक्सान	-	-
३. साधारण जगेडा कोष	२१,३३,८१,२४८	१३,६०,६३,४२२
४. भैपरी आउने जगेडा	-	-
५. संस्था विकास कोष	-	-
६. लाभांश समीकरण कोष	-	-
७. कर्मचारी सम्बन्धी जगेडाहरू	-	-
८. प्रस्तावित लाभांश	६,३२,०४,२१९	५,४५,६४,७९३
९. प्रस्तावित बोनस शेयर	१,२०,०८,८०,१५८	१,०३,६७,३१,०७२
१०. विशेष जगेडा कोष	-	-
११. सटही घटबढ कोष	६,४०,२१२	-
१२. पूँजी फिर्ता जगेडा कोष	-	-
१३. पूँजी समायोजन कोष	-	-
१४. एन आई सी एशिया बण्ड फिर्ता जगेडा कोष	७,१४,२८,५७२	७,१४,२८,५७२
१५. स्थगन कर कोष	६१,०९,९१५	-
१६. लगानी समायोजन कोष	८७,५१,२४३	३,४२,००,४९२
जम्मा	१,५६,४३,९५,५६८	१,३३,२९,८८,३५१
सञ्चित मुनाफा	१०,५६,४४,११६	४,१०,४१,८६८

पूँजी कोष तालिका
३१ आषाढ २०७३ (१५ जुलाई २०१६)



अनुसूची ३० (क)

विवरण	यस वर्ष रु.	गत वर्ष रु.
१.१ जोखिम भारित सम्पत्ति		
क. कर्जा जोखिम	५९,२४,५७,०२,०८७	४३,०३,८८,७७,८२८
ख. संचालन जोखिम	३,०६,५६,९७,६१९	२,५५,७२,२३,५६९
ग. बजार जोखिम	१८,९२,९४,९०४	१५,३७,४१,८१२
Pillar II अन्तर्गतको समायोजन		-
जोड: ६.४ (क) (१०) अनुसार पर्याप्त सूचना प्रवाह नगरे बापत जोखिम भारित सम्पत्तिको ३ प्रतिशत	-	-
जोड: नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सञ्चालन आम्दानीको ४ प्रतिशत	८४,७७,१३,३८८	९२,३१,८१,७८६
जोड: ने. रा. बैंकको निर्देशन अनुसार जोखिम भारित सम्पत्तिको ४ प्रतिशत	२,५०,००,२७,७८४	१,८२,९९,९३,७२८
कुल जोखिम भारित सम्पत्ति (Pillar II अन्तर्गतको समायोजन पछि)	६५,८४,८४,३५,७८२	४८,५०,३०,१८,७२३
१.२ पूँजी कोष		
प्राथमिक पूँजी (Tier I)	७,०४,०५,६९,९४९	५,१०,९३,५८,९८५
क. चुक्ता पूँजी	४,५७,५३,७४,२७२	२,६५,८२,८४,८००
ख. इरिडिमेबल नन् ब्यूम्यूलेटिभ प्रिफरेन्स शेयर	-	-
ग. प्रस्तावित बोनस शेयर	१,२०,०८,८०,१५८	१,०३,६७,३१,०७२
घ. शेयर प्रिमियम	-	-
ङ. साधारण जगेडा कोष	१,२६,३४,८७,३७०	१,०५,०१,०६,१२२
च. संचित नाफा/(नोक्सान)	१०,५६,४४,११६	४,१०,४१,८६८
छ. चालु आ. व. को नाफा/(नोक्सान)	-	-
ज. वण्ड फिर्ता समायोजन कोष	१४,२८,५७,१४४	७,१४,२८,५७२
झ. पूँजीगत जगेडा कोष	-	५४,८०,९१,५८४
ञ. अन्य स्वतन्त्र कोषहरू	-	२,४९,४१,००३
घटाउने :		
क. स्थगन कर सम्पत्ति	३,१०,५०,९१८	२,४९,४१,००३
ख. ख्याति बापतको रकम	-	-
ग. अपलेखन नगरिएका विविध सम्पत्ति	२२,१६,९४१	२६,७५,६१९
घ. इजाजत प्राप्त संस्थामा गरिएको शेयर लगानी	-	-
ङ. वित्तीय स्वार्थ रहेको कम्पनीमा रहेको लगानी	१०,००,००,०००	-
च. सीमाभन्दा बढी लगानी	-	-
छ. प्रत्याभुति (Underwriting) अन्तर्गत गरिएको लगानी	-	-
ज. जग्गा तथा भवन खरिद	११,४४,०५,२५२	१६,२८,६५,६७२
झ. पारस्परिक क्रस होल्डिंग	-	-
ञ. अन्य	-	-
Pillar II समायोजन		
क. ६.४ क(१) अनुसार अपर्याप्त व्यवस्था		
ख. ६.४ क(२) अन्तर्गत सम्बन्धित पक्षलाई तथा निषेधित क्षेत्रमा प्रवाहित कर्जा सुविधा	-	१५,५७,२४,७४५
पुरक पूँजी (Tier II)	१,१५,२४,४३,३४५	९४,९९,०२,०८६
क. ब्यूम्यूलेटिभ र रिडिमेबल प्रिफरेन्स शेयर	-	-
ख. सुरक्षण नराखिएको सहायक आवधिक ऋण	४०,००,००,०००	५०,००,००,०००
ग. हाइब्रिड पूँजी उपकरणहरू	-	-
घ. असल कर्जा नोक्सानी व्यवस्था	६५,७८,४१,६८८	३८,१७,४२,८०२
ङ. सटही समीकरण कोष	३,३९,५४,३८४	३,३३,१४,१७२
च. लगानी समायोजन कोष	२,९५,९६,३५५	३,४८,४५,११२
छ. सम्पत्ति पुर्नमुल्याङ्कन कोष	-	-
ज. अन्य कोष	३,१०,५०,९१८	-
कुल पूँजी कोष	८,१९,३०,१३,२९४	६,०५,९२,६१,०७१
१.३ पूँजीकोष अनुपात		
प्राथमिक पूँजी/कुल जोखिम भारित सम्पत्ति (Tier I)	१०.६९%	१०.५३%
पूँजी कोष/कुल जोखिम भारित सम्पत्ति (Tier I & Tier II)	१२.४४%	१२.४९%

एन आइ सी एशिया बैंक लिमिटेड का शेयरधनी महानुभावहरू समक्ष लेखापरीक्षकको प्रतिवेदन

हामीले श्री एन आइ सी एशिया बैंक लिमिटेड को (यस पछि 'बैंक' भनिएको) आषाढ ३१, २०७३ (जुलाई १५, २०१६) को वासलात, सो मितिमा समाप्त भएको आर्थिक वर्षको नाफा-नोक्सान हिसाव, नगद प्रवाह विवरण तथा इक्विटीमा भएको परिवर्तन सम्बन्धि विवरण को लेखापरीक्षण सम्पन्न गरेका छौं। यद्यपि, यि वित्तीय विवरणहरू नेपाल चार्टर्ड एकाउण्टेण्टस् संस्था [The Institute of Chartered Accountants of Nepal (ICAN)] द्वारा जारी नेपाल वित्तीय प्रतिवेदन मानहरू [Nepal Financial Reporting Standards (NFRS)] अनुसार छैनन् जुन 'क' वर्गको बैंकको लागि आ.व. २०१५-१६ देखि लागु गरिएको छ।

वित्तीय विवरणहरू प्रतिको उत्तरदायित्व बैंकको व्यवस्थापनमा रहेको छ। ती वित्तीय विवरणहरू उपर लेखापरीक्षणको आधारमा आफ्नो मन्तव्य जारी गर्नु हाम्रो उत्तरदायित्व हो।

नेपाल लेखापरीक्षण मान तथा प्रासङ्गिक प्रचलनको आधारमा लेखापरीक्षण सम्पन्न गरिएको छ। वित्तीय विवरण सारभूतरूपमा गलत आँकडाहित छ भन्ने कुरामा विश्वस्त हुनका लागि ती लेखापरीक्षण मान तथा प्रासङ्गिक प्रचलन अनुसार लेखापरीक्षण योजना तयार गरी तदनुसार लेखापरीक्षण सम्पन्न गर्नुपर्दछ। वित्तीय विवरणमा उल्लेखित रकम र खुलाईएका अन्य विवरणलाई पुष्ट्याई गर्ने प्रमाणको छडके परीक्षण समेत लेखापरीक्षणमा समावेश हुन्छ। बैंकले अवलम्बन गरेको लेखा सिद्धान्त, व्यवस्थापनले गरेका महत्वपूर्ण अनुमान एवं वित्तीय विवरण प्रस्तुतीको समग्र स्थितिको मूल्याङ्कन पनि लेखापरीक्षणमा समावेश हुन्छ। लेखापरीक्षणले हाम्रो मन्तव्यलाई पर्याप्त आधार प्रदान गर्ने कुरामा हामी विश्वस्त छौं।

उपरोक्तानुसार वित्तीय विवरणको परीक्षण गरी देहाय बमोजिम प्रतिवेदन प्रस्तुत गरेका छौं :

- (१) हामीले लेखापरीक्षणको सिलसिलामा आवश्यक ठानेका सबै सूचना र स्पष्टीकरणहरू पायौं।
- (२) संलग्न वासलात, नाफा-नोक्सान हिसाव तथा तत् सम्बन्धी अनुसूचीहरू नेपाल राष्ट्र बैंकले तोकेको ढाँचामा प्रस्तुत गरिएका छन् र बैंकले राखेको हिसाव-कितावसंग दुरुस्त रहेका छन्।
- (३) बैंकले आफ्नो हिसाव-किताव प्रचलित कानून र प्रचलन अनुसार ठीकसंग राखेको छ।
- (४) बैंकका शाखाहरूबाट प्राप्त विवरणहरू स्वतन्त्र लेखापरीक्षण नगरिएको भएतापनि लेखापरीक्षणको निमित्त पर्याप्त रहेका छन्।

- (५) बैंकले नेपाल राष्ट्र बैंकको विद्यमान निर्देशनहरू बमोजिम पूँजीकोष, जोखिम व्यहोर्ने कोष तथा सम्पत्तिको सम्भाव्य हानीको लागि पर्याप्त रकम व्यवस्था गरेको छ।
- (६) हामीले प्राप्त गरेको सूचना एवं हामीलाई दिइएको स्पष्टीकरण तथा बैंकको हिसाव कितावको परीक्षणबाट, बैंकको संचालक समिति वा बैंकका कुनै अधिकृतले कानूनी व्यवस्था विपरित काम गरेको वा बैंकलाई प्रत्यक्ष हानी नोक्सानी गरेको वा हिनामिना गरेको वा नेपाल राष्ट्र बैंकको निर्देशनको उल्लंघन गरेको वा बैंक र यसका निक्षेपकर्ताहरूको हित र सुरक्षा विरुद्ध काम गरेको हाम्रो जानकारीमा आएन।
- (७) बैंकको कारोबार सन्तोषजनक रूपमा संचालन भएको र बैंकको अस्तित्वारी भित्र रहेको पायौं।
- (८) हाम्रो यस प्रतिवेदनको पहिलो परिच्छेदमा उल्लेख भए बमोजिम वित्तीय विवरणहरू NFRS अनुसार नभएको बाहेक हामीले पाएसम्मको सूचना एवं हामीलाई दिइएको स्पष्टीकरण तथा संलग्न लेखा नीतिहरू (अनुसूची ३२) र लेखा सम्बन्धी टिप्पणी (अनुसूची ३३) लाई साथै अध्ययन गर्दा :
- (क) वासलातले बैंकको आषाढ ३१, २०७३ (जुलाई १५, २०१६) को आर्थिक अवस्था,
- (ख) नाफा-नोक्सान हिसावले उक्त मितिमा समाप्त वर्षको संचालन नतिजा, तथा
- (ग) नगद प्रवाह विवरण तथा इक्विटीमा भएको परिवर्तन सम्बन्धि विवरणले उक्त मितिमा समाप्त वर्षको नगद प्रवाह तथा इक्विटीमा भएको परिवर्तनको उचित तथा यथार्थ स्थिति चित्रण गर्दछ।

र यी विवरणहरू कम्पनी ऐन २०६३, बैंक तथा वित्तीय संस्था ऐन २०६३ र प्रचलित कानूनका अधिनमा रही लागु गर्न सकिने हदसम्म नेपाल लेखामान (Nepal Accounting Standards) [यस आ.व. पूर्व लागु] तथा लेखाको सर्वमान्य सिद्धान्त तथा प्रचलन अनुसार ठिक संग तयार गरिएका छन्।

Rajeev Shrestha
सि.ए. रन्जीव श्रेष्ठ
साम्भेदार
जि.पी. राजवाहक एण्ड कम्पनी
चार्टर्ड एकाउण्टेण्टस्
स्थान : काठमाडौं
मिति : भाद्र १०, २०७३



कम्पनी ऐन, २०६३ को दफा १०९(४) अनुसारको अतिरिक्त विवरण

- शेयर जफत भएको भए जफत भएको शेयर संख्या र त्यस्तो शेयरको अंकित मूल्य, त्यस्तो शेयर जफत हुनुभन्दा अगावै सो वापत बैंकले प्राप्त गरेको जम्मा रकम र त्यस्तो शेयर जफत भएपछि सो शेयर विक्री गरी बैंकले प्राप्त गरेको रकम तथा जफत भएको शेयर वापत रकम फिर्ता गरेको भए सोको विवरण ।
आ.व. २०७२/७३ मा बैंकले कुनै शेयर जफत गरेको छैन ।
- विगत आर्थिक वर्षमा कम्पनी र यसको सहायक कम्पनीको कारोवारको प्रगति र सो आर्थिक वर्षको अन्तमा रहेको स्थितिको पुनरावलोकन बैंकले यस वर्ष मर्चेन्ट बैकिङ तथा म्युचुअल फन्ड व्यवसाय गर्न उद्देश्यका साथ सहायक कम्पनी एन आई सी एशिया क्यापिटल लिमिटेड दर्ता गरेको छ । यद्यपि यस सहायक कम्पनीले कार्य सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त गर्ने क्रममा रहेको छ । यस वर्ष बैंकले उक्त सहायक कम्पनीमा चुक्ता पूँजीको रुपमा रु. १० करोड लगानी गरेको छ । यस बाहेक सो सहायक कम्पनीको नाममा अन्य कुनै कारोवार नरहेको जानकारी गराउँदछौं ।
- कम्पनी तथा त्यसको सहायक कम्पनीले आर्थिक वर्षमा सम्पन्न गरेको प्रमुख कारोवारहरु र सो अवधिमा कम्पनीको कारोवारमा आएको कुनै महत्वपूर्ण परिवर्तन
यस वर्ष बैंकको सहायक कम्पनी एन आई सी एशिया क्यापिटल लिमिटेड दर्ता गरिसकेको र नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त गर्ने क्रममा रहेकोले व्यवसाय सञ्चालनमा नआएको । आर्थिक वर्षमा बैंकले सामान्य बैकिङ कारोवारहरु गरेको । यसै अवधिमा कुनै महत्वपूर्ण परिवर्तन नभएको ।
- विगत आर्थिक वर्षमा कम्पनीको आधारभूत शेयरधनीहरुले कम्पनीलाई उपलब्ध गराएको जानकारी
विगत आर्थिक वर्षमा कुनै यस्तो जानकारी बैंकलाई प्राप्त भएको छैन ।
- विगत आर्थिक वर्षमा कम्पनीका सञ्चालक तथा पदाधिकारीहरुले लिएको शेयरको स्वामित्वको विवरण र कम्पनीको शेयर कारोवारमा निजहरु संलग्न रहेको भए सो सम्बन्धमा निजहरुबाट कम्पनीले प्राप्त गरेको जानकारी
विगत आर्थिक वर्षमा यस्तो जानकारी बैंकलाई प्राप्त भएको छैन ।
- विगत आर्थिक वर्षमा कम्पनीसँग सम्बन्धित सम्भौताहरुमा कुनै सञ्चालक तथा निजको नजिकको नातेदारको व्यक्तिगत स्वार्थको बारेमा उपलब्ध गराइएको जानकारीको व्यहोरा
विगत आर्थिक वर्षमा यस्तो कुनै जानकारी बैंकलाई प्राप्त भएको छैन ।
- कम्पनीले आफ्नो शेयर आफैले खरिद गरेको भए त्यसरी आफ्नो शेयर खरिद गर्नुको कारण, त्यस्तो शेयरको संख्या र अङ्कित मूल्य तथा त्यसरी शेयर खरिद गरे वापत कम्पनीले भुक्तानी गरेको रकम
बैंकले हालसम्म आफ्नो शेयर आफै खरिद गरेको छैन ।

८. सञ्चालक समितिको पदाधिकारीहरुलाई गरिएको भुक्तानीको विवरण

विवरण	यस वर्ष	गत वर्ष
बैठक भत्ता	४१,७२,०००	२५,६४,०००
अन्य भत्ता	१२,८६,७६२	१२,२३,२००

*माथि उल्लेखित बैठक भत्तामा रु २३,६०,००० अन्य समितिका सदस्यहरुलाई भुक्तानी गरिएको बैठकको भत्ता समावेश छ ।

सञ्चालक समितिका अध्यक्ष तथा अन्य सदस्यहरुलाई भुक्तानी गरिएको मासिक भत्ता रकम रु. १३,००० मा पत्रिका भत्ता तथा टेलिफोन/ मोबाइल भत्ता भत्ता समावेश गरिएको छ ।

९. व्यवस्थापन समितिको सदस्यहरुलाई गरिएको भुक्तानीको विवरण

विवरण	प्रमुख कार्यकारी अधिकृतलाई गरिएको भुक्तानी	व्यवस्थापनका अन्य सदस्यहरुलाई गरिएको भुक्तानी	कैफियत
तलव तथा भत्ता	६,८९८	१७,३७२	
दर्शन भत्ता	४९१	१,४३८	
वर्षिक विदा भत्ता वापतको भुक्तानी	३४०	८८६	
कर्मचारी बोनस	२०१३	५,७३१	
कार्यसम्पादन प्रोत्साहन भत्ता	—	—	

माथि विवरणमा उपलब्ध गराइएको सुविधाको अतिरिक्त व्यवस्थापन समितिको सदस्यहरुलाई कर्मचारी विनियमावली अनुसार पाउने अन्य सुविधाहरु प्रदान गरिएको छ ।

१०. विगत आर्थिक वर्षको कुल व्यवस्थापन खर्चको विवरण

आर्थिक वर्ष २०७२/७३ को कर्मचारी खर्च रु.५४.३३ करोड र कार्यालय संचालन खर्च रु. ५०.९८ करोड गरी कुल व्यवस्थापन खर्च रु. १०५.३२ करोड रहेको छ ।

११. सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख, कम्पनीका आधारभूत शेयरधनी वा निजको नजिकका नातेदार वा निज संलग्न रहेको फर्म, कम्पनी वा संगठित संस्थाले कम्पनीलाई कुनै रकम बुझाउन बाँकी भए सो कुरा

आ.व. २०७२/७३ मा बैकसँग सम्बन्धित सम्पत्तिहरूमा संचालक तथा निजको नजिकको नातेदारको व्यक्तिगत स्वार्थ बारेमा हालसम्म बैकमा कुनै जानकारी प्राप्त उपलब्ध नभएको ।

१२. बैकले आफ्नो शेयर आफैले खरिद गरेको भए त्यसरी आफ्नो शेयर आफै खरिद गर्नुको कारण, त्यस्तो शेयरको संख्या र अंकित मूल्य तथा त्यसरी शेयर खरिद वापत बैकले भुक्तानी गरेको रकम

हालसम्म बैकले आफ्नो शेयर आफैले खरिद गरेको छैन ।

१३. शेयरधनीहरूले बुझिलिन बाँकी रहेको लाभांशको रकम :

यस बैकले आर्थिक वर्ष २०५७/०५८, २०६१/०६२, २०६६/०६७, २०६७/०६८, २०६८/०६९, २०६९/०७० र २०७०/०७१ मा घोषणा गरेको नगद लाभांश मध्ये समीक्षा अवधिसम्म शेयरधनी महानुभावहरूले रु. १५,२३,२७,४६४/१० भुक्तानी लिन बाँकी रहेको छ । बैकले शेयरधनीहरूले भुक्तानी लिन बाँकी लाभांश रकम बुझिलिन अनुरोध गर्दै राष्ट्रियस्तरको पत्रिकामा पटक पटक सूचना प्रकाशित गर्नुका साथै पाँच वर्ष नाघेको भुक्तानी दिन बाँकी लाभांशको विवरण बैकको वेब साइट www.nicasiabank.com मा समेत राखेका छौं ।

१४. दफा १४१ बमोजिम सम्पत्ति खरिद वा बिक्री गरेको कुराको विवरण :

विगत आर्थिक वर्षमा बैकले कम्पनी ऐन, २०६३ को दफा १४१ बमोजिम सम्पत्ति खरिद वा बिक्री गरेको छैन ।

१५. दफा १७५ बमोजिम सम्बद्ध कम्पनीबीच भएको कारोबारको विवरण :

कम्पनी ऐन, २०६३ को दफा १७५ बमोजिम सम्बद्ध कम्पनीबीच कारोबार नभएको ।

१६. कम्पनी ऐन, २०६३ तथा प्रचलित कानून बमोजिम संचालक समितिको प्रतिवेदनमा खुलाउनुपर्ने अन्य कुनै कुरा प्रचलित कानून बमोजिम खुलाउनुपर्ने सबै कुरा खुलाइ सकिएको ।